

## गाउँ युवा परिषद् सञ्चालन ऐन, २०७७

**प्रस्तावना:-** युवाहरूको हक, हित र अधिकारको संरक्षण एवम् सम्बर्द्धन गरी समृद्ध माछापुच्छ्रे गाउँपालिका निर्माणका लागि सक्षम नागरिकको रूपमा तयार गर्न तथा १६-४० बर्ष उमेर समूहका सबैखाले युवाहरूको सर्वाङ्गिक विकास, सशक्तिकरण गरी युवा सम्बन्धी विषयको नीति निर्माण देखि कार्यान्वयन तहसम्म आवश्यकतानुसार उनीहरूलाई संलग्न गराई गाउँ विकासको मूलप्रवाहमा समावेश गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनिय भएकोले, “गाउँ युवा परिषद् सञ्चालन ऐन-२०७७” को स्थापना र सञ्चालन गर्न संविधानको धारा २२६(१) र स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ को उपदफा (१) ले दिएको अधिकारको प्रयोग गरी यो ऐन तयार गरिएको छ।

### परिच्छेद-१

#### प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “गाउँ युवा परिषद् सञ्चालन ऐन २०७७” रहेको छ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:

- (क) “गाउँपालिका” भन्नाले माछापुच्छ्रे गाउँपालिका सम्झनुपर्छ।
- (ख) “कार्यपालिका” भन्नाले माछापुच्छ्रे गाउँ कार्यपालिका सम्झनुपर्छ।
- (ग) “वडा समिति” भन्नाले माछापुच्छ्रे गाउँपालिकाको वडा समिति सम्झनुपर्छ।
- (घ) “अध्यक्ष” भन्नाले माछापुच्छ्रे गाउँ कार्यपालिकाको अध्यक्षलाई सम्झनुपर्छ।
- (ङ) “उपाध्यक्ष” भन्नाले माछापुच्छ्रे गाउँ कार्यपालिकाको उपाध्यक्षलाई सम्झनुपर्छ।
- (च) “वडा अध्यक्ष” भन्नाले माछापुच्छ्रे गाउँपालिका वडाको वडा अध्यक्षलाई सम्झनुपर्छ।
- (छ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले माछापुच्छ्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनुपर्छ।
- (ज) “सभा” भन्नाले माछापुच्छ्रे गाउँसभालाई सम्झनुपर्छ।
- (झ) “परिषद्” भन्नाले माछापुच्छ्रे गाउँ युवा परिषदलाई सम्झनुपर्छ।
- (ञ) “युवा” भन्नाले १६-४० वर्षसम्मको उमेर भएको व्यक्तिलाई सम्झनुपर्छ।

- (ट) “सदस्य सचिव” भन्नाले परिषद्को सदस्य सचिवलाई सम्झनुपर्छ।
- (ठ) “सदस्य” भन्नाले परिषद्को सदस्यलाई सम्झनुपर्छ।
- (ड) “समिति” भन्नाले परिषद्को कार्यकारी समितिलाई सम्झनुपर्छ।
- (ढ) “पदाधिकारी” भन्नाले समितिको अध्यक्ष र सदस्य सचिवलाई सम्झनुपर्छ।

## परिच्छेद-२

### परिषद्को गठन तथा काम, कर्तव्य, अधिकार

३. परिषद्को गठन: (१) माछापुच्छ्रे गाउँपालिका भित्रका युवाहरूको हक, हित र अधिकारको संरक्षण एवम् सम्बर्द्धन गरी समृद्ध माछापुच्छ्रे गाउँपालिका निर्माणका लागि अध्यक्षको प्रस्तावमा यो ऐनको परिच्छेद-२ को दफा ३ को उपदफा (७) मा व्यवस्था भए बमोजिम योग्यता पुगेको क्रियाशील व्यक्तिहरूमध्येबाट गाउँ कार्यपालिकाले देहाय बमोजिमको १९ सदस्यिय परिषद् गठन गर्नेछः-

- (क) गाउँ कार्यपालिकाको बैठकले नियुक्त गरेको -अध्यक्ष
- (ख) युवासँग सम्बन्धित विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व हुनेगरी  
१ जन महिला सहित २ जना -सदस्य
- (ग) युवाको हक, हित संरक्षण र सम्बर्द्धनमा विशेष योगदान पुऱ्याएका युवाहरूमध्येबाट आदिवासि जनजाति, दलित, अपाङ्गता भएका, अल्पसंख्यकको प्रतिनिधित्व हुनेगरी १ जना महिला सहित ३ जना -सदस्य
- (घ) उद्योग, कृषि, पर्यटन, खेलकूद, विज्ञान प्रविधि, साहित्य, संस्कृति तथा कलाको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी १ जना महिला सहित ३ जना -सदस्य
- (ङ) उद्योग, कृषि, पर्यटन, खेलकूद, विज्ञान प्रविधि, साहित्य, संस्कृति तथा कलाको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी १ जना महिला सहित ३ जना -सदस्य
- (च) गाउँपालिकाको ९ वडाबाट एकजना प्रतिनिधित्व गर्ने गरी ९ जना - सदस्य
- (छ) गाउँपालिकाको अधिकृत स्तरको कर्मचारी - सदस्य सचिव

(२) उपदफा (१) बमोजिमका सदस्यहरुको मनोनयन समावेशी सिद्धान्तको आधारमा गरिनेछ।

(३) उपदफा (१) बमोजिम गठन भएको परिषद्को पदावधि गठन भएको मिति देखि चार (४) वर्ष सम्म हुनेछ।

(४) परिषद्को अध्यक्षले कुनै कारणबाट आफ्नो पदबाट राजिनामा दिन चाहेमा गाउँपालिका अध्यक्ष समक्ष र अन्य पदाधिकारीले तथा सदस्यले परिषद्को अध्यक्ष समक्ष राजिनामा पेश गर्नुपर्नेछ।

(५) पदावधिको विचमा राजिनामा दिई, मृत्यु भई, असक्त भई, फौजदारी अभियोगमा सजाय पाई, बसाईसरी बाहिर गएमा, पदिय दायित्व सन्तोषजनक ढङ्गले वहन नगरी पदबाट फिर्ता बोलाई वा अन्य कारणले समितिको पद रिक्त भएमा बाँकि रहेका पदावधिको लागि मात्र गाउँ कार्यपालिकाले मनोनयन गर्नेछ।

(६) परिषद्मा गाउँपालिकाले मनोनयन गरेका पदाधिकारी तथा सदस्यहरुको कार्य सन्तोषजनक नभएको गाउँ कार्यपालिकाले ठहर गरेमा कुनैपनि पदाधिकारी तथा सदस्यलाई आफ्नो पदबाट फिर्ता बोलाई बाँकि पदावधिको लागि रिक्त पदमा मनोनयन गर्न सक्नेछ।

(७) परिषद्का पदाधिकारी तथा सदस्यमा मनोनयन गर्न देहाय बमोजिमको योग्यता हुनुपर्नेछ।

(क) १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक,

(ख) परिषद्को कार्यवारे पर्याप्त जानकारी भई योगदान पुर्याउन सक्ने,

(ग) युवाहरुको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको,

(घ) गाउँपालिकाको नागरिक, गाउँपालिका भित्र बसोबास गरी योगदान पुर्याइरहेको व्यक्ति,

(ङ) फौजदारी अभियोगमा सजाय नपाएको व्यक्ति,

(च) कुनैपनि राजनितिक दल तथा भातृ संगठनको केन्द्रिय प्रतिनिधि भई काम नगरेको व्यक्ति,

(छ) मानसिक सन्तुलन नगुमाएको व्यक्ति,

(ज) बैंक तथा वित्तिय संस्थाको कालो सूचीमा नपरेको व्यक्ति।

४. परिषद्को काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) युवा सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरी माछापुच्छ्रे गाउँपालिका समक्ष सिफारिस गर्ने,
- (ख) माछापुच्छ्रे गाउँपालिकाबाट स्वीकृत नीति, कार्यक्रमको अधिनमा रही युवा सम्बन्धी योजना तथा कार्यक्रम बनाई लागु गर्ने,
- (ग) परिषद्सँग आवद्धता प्राप्त गर्ने संघ, संस्थाहरुले पालना गर्नुपर्ने शर्तहरु निर्धारण गर्ने,
- (घ) विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा युवालाई स्वमंसेवकको रूपमा परिचालन गर्ने सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने,
- (ङ) परिषद्को वार्षिक योजना, कार्यत्रम तथा बजेट स्वीकृत गर्ने,
- (च) युवा विकास, सशक्तिकरण एवम् मूलप्रवाहिकरण सम्बन्धि विषयमा माछापुच्छ्रे गाउँपालिकालाई सुझाव दिने,
- (छ) तोकिए बमोजिमको अन्य काम गर्ने, गराउने ।

५. परिषद्को बैठक: परिषद्को बैठक आवश्यकतानुसार बस्नेछ। परिषद्को बैठकको निर्णयलाई परिषद्को अध्यक्षद्वारा प्रमाणित गरि राखिनेछ। परिषद्को बैठक सम्बन्धी अन्य व्यवस्था परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ। परिषद्ले आवश्यक ठानेमा परिषद्को कामसँग सम्बन्धित कुनै विशेषज्ञ वा पदाधिकारीलाई परिषद्को बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।

### परिच्छेद-३

#### कार्यकारी समितिको गठन तथा काम, कर्तव्य र अधिकार

६. कार्यकारी समितिको गठन: (१) परिषद्को कार्यकारी निकायको रूपमा देहाय बमोजिमको एक कार्यकारी समिति रहनेछ:-

- (क) परिषद्को अध्यक्ष -अध्यक्ष
- (ख) परिषद्ले मनोनित गरेको प्रतिनिधि -उपाध्यक्ष

- (ग) परिषद्का सदस्यहरूमध्येबाट कम्तीमा १ जना महिला रहनेगरी परिषद्ले  
मनोनीत गरेका २ जना -सदस्य  
(घ) गाउँपालिकाको अधिकृत स्तरको कर्मचारी -सदस्य सचिव

(२) उपदफा (१) बमोजिमका सदस्यको पदावधि परिषद्को सदस्य कायम रहेसम्मको अवधिका लागि हुनेछ ।

**७. कार्यकारी समितिको काम, कर्तव्य र अधिकार:** यस ऐनमा अन्यत्र उल्लेखित काम, कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) परिषद्को बार्षिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिको लागि परिषद् समक्ष पेश गर्ने,  
(ख) परिषद्सँग आवद्ध हुन चाहने संघ, संस्थालाई आवद्धता प्रदान गर्ने सम्बन्धी शर्त, विधि र प्रक्रिया निर्धारण गरी स्वीकृतिको लागि परिषद् समक्ष पेश गर्ने,  
(ग) युवालाई समृद्धिको मूल प्रवाहमा परिचालित गर्न अभियानमूलक कार्य संचालन गर्ने र गराउने,  
(घ) परिषद्बाट स्वीकृत नीति र मार्गदर्शनको अधिनमा रही युवा विकास, परिचालन तथा युवा सशक्तिकरण सम्बन्धि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र गराउने,  
(ङ) युवाका लागि स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने र गराउने,  
(च) युवालाई गाउँ विकासमा समाहित गर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र गराउने,  
(छ) युवाको सर्वाङ्गिक विकासका लागि खोज, अध्ययन, अनुसन्धानमूलक कार्य गर्ने र गराउने,  
(ज) युवालाई आत्मनिर्भर हुन सहयोग पुग्ने किसिमका कार्यक्रमहरू सञ्चालन गर्ने र गराउने,  
(झ) युवालाई गाउँपालिकाको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउन पहल गर्ने,  
(ञ) युवा सम्बन्धी विभिन्न निकायद्वारा सञ्चालित कार्यक्रमहरूको समन्वय गर्ने,

- (ट) युवा सम्बन्धी संघ, संस्थाको क्षमता अभिवृद्धि गर्ने र गराउने,
- (ठ) तोकिए बमोजिमका अन्य कार्य गर्ने, गराउने।

८. कार्यकारी समितिको बैठक:- समितिको बैठक आवश्यकतानुसार बस्नेछ। समितिको बैठकको निर्णयलाई समितिको अध्यक्षद्वारा प्रमाणित गरी राखिनेछ। समितिको बैठक सम्बन्धी अन्य व्यवस्था समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ। समितिले आवश्यक ठानेमा समितिको कामसँग सम्बन्धित कुनै विशेषज्ञ वा पदाधिकारीलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।

### परिच्छेद-४

#### कार्यकारी समितिका पदाधिकारी तथा सदस्यहरूको काम, कर्तव्य र अधिकार

९. कार्यकारी समितिका पदाधिकारी तथा सदस्यहरूको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :- (१) समितिको अध्यक्षको काम, कर्तव्य र अधिकार:-

- (क) परिषद्को नेतृत्व गर्ने,
- (ख) परिषद्को कार्यकारी समितिको बैठकको अध्यक्षता गर्ने र बैठकमा कुनै विषय सर्वसम्मतिबाट निर्णय हुन नसकि मति बराबर भए निर्णायक मत दिने,
- (ग) सदस्य सचिवलाई बैठक बोलाउन आदेश दिने,
- (घ) बैठकमा योजना तथा प्रस्ताव पेश गर्ने,
- (ङ) बैठकको निर्णय प्रमाणित गर्ने, बैठकको निर्णय कार्यन्वयन गर्ने, गराउने,
- (च) गाउँपालिका तथा अध्यक्षसँग सम्पर्क, समन्वय गर्ने,
- (छ) परिषद्को कोषको खाता सदस्य सचिवसँग सञ्चालन गर्ने,
- (ज) आय-व्ययको श्रेस्ता दुरुस्त राख्न लगाउने,
- (झ) पदाधिकारी तथा सदस्यहरूलाई कामको जिम्मेवारी तोक्ने,
- (ञ) पदाधिकारी तथा सदस्यहरूको राजिनामा स्वीकृत गर्ने,
- (ट) परिषद्को कामको अनुगमन तथा नियमन गर्ने र गराउने,
- (ठ) परिषद्ले निर्णय गरेका अन्य कार्यहरू गर्ने, गराउने।

(२) सदस्य सचिवको काम, कर्तव्य र अधिकार :-

- (क) समितिको अध्यक्षलाई सहयोग गर्ने,
- (ख) परिषद्को कार्यहरूको अनुगमन गर्ने र गराउने,
- (ग) परिषद् तथा अध्यक्षले तोकेको अन्य कामहरू गर्ने र गराउने,
- (घ) समितिको अध्यक्षको परामर्शमा समितिको बैठक बोलाउने,
- (ङ) परिषद्को तर्फबाट गर्नुपर्ने प्रशासनिक सम्पूर्ण कार्य गर्ने र गराउने,
- (च) परिषद्को सम्पूर्ण आर्थिक कारोबारको जिम्मेवारी लिई कार्य गर्ने र गराउने,
- (छ) परिषद्को कोष सञ्चालन गर्ने,
- (ज) परिषद्को नाममा रहेको बैंक खाता परिषद्को अध्यक्षसँग संयुक्त रूपमा सञ्चालन गर्ने,
- (झ) कानून बमोजिम आर्थिक कारोबारको श्रेस्ता राख्ने र राख्न लगाउने,
- (ञ) गाउँपालिकाले तोकेको लेखा परीक्षकद्वारा लेखा परीक्षण गराउने र प्राप्त भएका बेरुजु फछ्छौट गर्ने।

(३) उपाध्यक्षको काम कर्तव्य र अधिकार: -

- (क) समितिको अध्यक्षको अनुपस्थितीमा समितिको अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्ने, गराउने,
- (ख) परिषद्को कार्यहरूको अनुगमन गर्ने, गराउने,
- (ग) परिषद् तथा समितिको अध्यक्षले तोकेको अन्य कामहरू गर्ने गराउने।

(४) सदस्यहरूको काम, कर्तव्य र अधिकार :-

- (क) समितिको अध्यक्ष तथा परिषद्को कार्यकारी समितिलाई सहयोग गर्ने,
- (ख) बैठकमा सहभागी हुने,
- (ग) परिषद्को कार्यकारी समिति तथा समितिको अध्यक्षले तोकेको अन्य कार्यहरू गर्ने।

## परिच्छेद-५

### परिषद्सँगको आवद्धता र कार्यक्रम सञ्चालन

१०. युवा सम्बन्धी संघ, संस्थालाई आवद्धता प्रदान गर्ने: (१) युवाको हक, हित र अधिकारको संरक्षण गर्ने उद्देश्य राखि प्रचलित कानून बमोजिम दर्ता भएका युवा सम्बन्धी कुनै संघ, संस्था परिषद्मा आवद्ध हुन चाहेमा देहायको विवरण खुलाई परिषद् समक्ष निवेदन दिनुपर्नेछ :-

- (क) संघ वा संस्थाको नाम,
- (ख) संघ वा संस्थाको उद्देश्य,
- (ग) संघ वा संस्थाको नवीकरण बहाल रहने अवधि,
- (घ) संघ वा संस्थाको कार्य समितिको पूर्ण विवरण ।

(२) उपदफा (१) बमोजिम निवेदन दिँदा सम्बन्धित संघ वा संस्थाको विधान समेत संलग्न गर्नुपर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम प्राप्त निवेदन सहित कागजात जाँचबुझ गर्दा निवेदकको माग बमोजिम त्यस्तो संघ, संस्थालाई परिषद्सँग आवद्धता प्रदान गर्न उपयुक्त देखिएमा परिषद्ले तोके बमोजिमको दस्तुर लिई सो संघ वा संस्थालाई परिषद्ले आवद्धता प्रदान गर्नेछ ।

(४) उपदफा (३) बमोजिम परिषद्को आवद्धता पाएका संघ वा संस्थाले आफूले वर्षभरी गरेको कामको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र परिषद् समक्ष पेश गर्नुपर्नेछ ।

## परिच्छेद-६

### परिषद्को कोष

११. परिषद्को कोष: (१) परिषद्को आफ्नो छुट्टै कोष हुनेछ ।

(२) उपदफा (१) बमोजिमको कोषको स्रोत देहाय बमोजिम हुनेछ :-

- (क) गाउँपालिकाको वार्षिक बजेटको रूपमा उपलब्ध हुने रकम,
- (ख) कुनै व्यक्ति वा संघ, संस्थाबाट प्राप्त हुने दान, दातव्य, अनुदान रकम,



- (ग) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
- (घ) युवा सम्बन्धी संघ, संस्थालाई आबद्धता प्रदान गर्दा प्राप्त रकम,
- (ङ) प्रकाशन बिक्रीबाट प्राप्त हुने रकम,
- (च) प्रतियोगिता सञ्चालनबाट प्राप्त हुने रकम,
- (छ) सेवा सञ्चालनबाट प्राप्त हुने रकम,
- (ज) अन्य कुनै स्रोतबाट प्राप्त रकम।

(३) परिषद्को नामबाट गरिने सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ।

(४) परिषद्को कोषमा रहने सम्पूर्ण रकम परिषद्ले तोकेको कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ।

(५) परिषद्को बैंक खाताको सञ्चालन परिषद्को अध्यक्ष र सदस्य सचिवको संयुक्त दस्तखतबाट गरिनेछ।

(६) परिषद्को आर्थिक वर्ष गाउँपालिकाको आर्थिक वर्ष सरह हुनेछ।

(७) परिषद्को कोष सञ्चालन तोकिए बमोजिम हुनेछ।

**१२. लेखापरिक्षण:** (१) परिषद्ले आफ्नो आय, व्यय नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नुपर्नेछ।

(२) आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र परिषद्ले गाउँपालिकाले तोकेको लेखा परीक्षकबाट लेखा परिक्षण गराई गाउँपालिकामा प्रतिवेदन पेश गर्नुपर्नेछ।

(३) गाउँपालिकाले परिषद्को आय-व्ययको लेखा, तत् सम्बन्धी कागजात र अन्य नगदी, जिन्सी जुनसुकै बखत जाँचन र जाँचन लगाउन सक्नेछ।

### परिच्छेद-७

#### कार्यालय सम्बन्धी व्यवस्था

**१३. कार्यालय, कर्मचारी व्यवस्था, छाप तथा सेवा सुबिधा देहाय बमोजिम हुनेछ:-**

- (क) परिषद्को बेग्लै कार्यालय रहनेछ।

- (ख) परिषद्को कार्यालय गाउँपालिकाले निर्धारण र उपलब्ध गराएको स्थान र भवनमा रहनेछ।
- (ग) परिषद्लाई आवश्यक पर्ने कर्मचारी व्यवस्था गाउँपालिकाले गर्नेछ र कर्मचारीको आर्थिक दायित्व समेत गाउँपालिकाले वहन गर्नेछ।
- (घ) कर्मचारी र अन्य आवश्यकताबारे कार्यकारी समितिले गाउँपालिकालाई जानकारी गराउनुपर्नेछ।
- (ङ) परिषद्को बेग्लै छाप, लेटर प्याड, साइन बोर्ड हुनेछ।
- (च) परिषद्को छाप परिषद्को समिति गठनपछि परिषद्को बैठकले निर्धारण गरे बमोजिम हुनेछ।
- (छ) दफा ६ बमोजिम गठन भएको कार्यकारी समितिका पदाधिकारीहरूको सेवा सुविधा तोकिए बमोजिम हुनेछ।

## परिच्छेद-८

### विविध

१४. नियम बनाउन सक्ने: यो ऐन कार्यान्वयन गर्न कार्यपालिकाले आवश्यक नियम बनाउन सक्नेछ।

१५. मापदण्ड, निर्देशिका र कार्यविधि बनाउन सक्ने : यस ऐन कार्यान्वयनको लागि कार्यपालिकाले आवश्यक मापदण्ड, निर्देशिका तथा कार्यविधि बनाउन सक्नेछ।

१६. संशोधन: (१) गाउँ युवा परिषद् संचालन ऐन, २०७७ को संशोधन गर्न आवश्यक भएमा परिषद्ले तयार गरी अध्यक्ष समक्ष पेश गर्नुपर्नेछ।

(२) प्रस्तावित संशोधन प्रस्ताव उपयुक्त लागेमा अध्यक्षले गाउँसभामा पेश गरी गाउँसभाले स्वीकृत दिएपछि मात्र सञ्चालन ऐन संशोधन भई कार्यान्वयन हुनेछ।

१७. सपथ: परिषद्को पदेन बाहेक पदाधिकारी तथा सदस्यहरूले आ-आफ्नो पदभार सम्हाल्नु अघि परिषद्को अध्यक्षले गाउँपालिका अध्यक्षबाट र सदस्यहरूले परिषद्को अध्यक्षबाट तोकिए बमोजिम सपथ लिनुपर्नेछ।